

विशेष अदालत काठमाडौं

इजलास

अध्यक्ष माननीय न्यायाधीश श्री बाबुराम रेग्मी
सदस्य माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य
सदस्य माननीय न्यायाधीश श्री नारायण प्रसाद पोखरेल
फैसला

०७२-CR-००३५

निर्णय नं. ७१

प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार १ वादी

विरुद्ध

जिल्ला ललितपुर, ललितपुर उप महानगरपालिका, वडा न १३, एकान्तकुना बस्ने भीम बहादुर के.सी को नाति, दिल बहादुर के.सी.को छोरा राष्ट्रिय फुटबल टिमको पूर्व खेलाडी हाल प्रशिक्षक अन्जन के.सी..... १

जिल्ला सुनसरी, इटहरी न.पा.वडा, नं.१ बस्ने अमर बहादुर थापाको नाति, सागर थापाको छोरा राष्ट्रिय फुटबल टिमको गोल किपर खेलाडी रितेश थापा १

जिल्ला काठमाण्डौ, मच्छेगाउँ- ५ मच्छेगाउँ बस्ने लिल बहादुर थापाको नाति, पुष्कल थापाको छोरा, राष्ट्रिय फुटबल टिमको क्याप्टेन सागर थापा १

जिल्ला मोरङ, हात्ती मुडा १ जन्मघर भई जिल्ला मोरङ दुहवी न. पा. वडा नं. ६ बस्ने महेन्द्र बहादुर राइको नाति, दीपक कुमार राईको छोरा, राष्ट्रिय फुटबल टिमको खेलाडी सन्दिप राई..... १

जिल्ला मोरङ, विराटनगर न.पा. वडा नं. २२ रानी बस्ने किसन सिंह क्षेत्रीको नाति, विष्णु सिंह क्षेत्रीको छोरा, राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी विकास सिंह क्षेत्री..... १

जिल्ला सुनसरी, मधेषा गा.वि.स. वडा नं. ०८ बस्ने भुपदेव थापाको छोरा, ७७८३९/७८८३९ का राष्ट्रिय फुटबल टिमको फिजियो थेरापिष्ट डेजिब थापा..... १

मुद्दा:- राज्य विरुद्धको अपराध।

विशेष अदालत ऐन, २०५९ को दफा ६ तथा मिति २०५९/०५/०६ को नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर निम्नानुसार रहेको छः

संक्षिप्त तथ्यः

१. **प्रहरी प्रतिवेदनः** छिमेकी राष्ट्र एवं मित्रराष्ट्रहरूमा विभिन्न समयमा आयोजना गरिएका अन्तराष्ट्रिय फुटबल खेलहरूमा नेपालले भाग लिई अन्तराष्ट्रिय फुटबल खेल खेल्नका लागि आवद्ध रहेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरू खेल्न गएकोमा सन् २००८ मा भएको मर्डेका कप (Mordeka Cup), सन् २००९ को साफ च्याम्पियनसिप (SAAF Championship), सन् २०११ मा मलेसियामा भएको मैत्रीपूर्ण खेल, सन् २०११ मा फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतमा भएको नेहरू कप, सन् २०१४ मा कोरियामा भएको खेल समेतका अन्तराष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरी गएका नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरूले अवैध रूपमा अन्तराष्ट्रिय एजेन्टहरूसँग सम्पर्क गरी विदेशी भूमिमा नेपालको राष्ट्रिय झण्डा लिई सपथ खाई राष्ट्रिय गानको धज्जी उडाई राष्ट्रिय एकता तथा नेपाली जनताहरूको स्वाभिमान र आत्मसम्मानमा चोट पुऱ्याउने उद्देश्यले म्याच फिक्सिङ (Match Fixing) गरी अन्तराष्ट्रिय फुलबल खेल हार्ने योजना बनाई मोटो रकम लिई खेल खेली हार्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा अनुसन्धान गर्दा नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडीहरू विकास सिंह क्षेत्री र अन्जन के.सी.का साथै नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन सागर थापा, सोही टिमका खेलाडीहरू सन्दिप राई र रितेश थापा समेतको मिलेमतोबाट कुख्यात एजेन्टहरूसँग सम्पर्क गरी म्याच फिक्सिङ (Match Fixing) गरी खेल हारे बापतमा विभिन्न माध्यमबाट नेपालमा रकम पठाउने एजेन्टहरू सिंगापुरका नागरिक विलसन राज (Willson Raj), टिटानी परियासामाइ (Titani Periasamy) र केसवन पट्टान (Kesavan Pattan) लाई काठमाडौं उपत्यका भित्र रहेका वेस्टर्न यूनियन मनि ट्रान्सफर (Western Union Money Transfer) र साइबर मनि ट्रान्सफर (Cyber Money Transfer) समेतमा रकम आफूहरूको नाममा हाल्न लगाई सो मार्फत आएको रकम अन्जन के.सी. र रितेश थापा समेतले लिई निज खेलाडीहरूले एक आपसमा भागवण्डा लगाई नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गानको धज्जी उडाई राष्ट्रिय एकता तथा नेपाली जनताहरूको स्वाभिमान र आत्मसम्मानमा चोट पुऱ्याउने उद्देश्यले खेल हारी राज्य विरुद्धको कसूर अपराध गरेको देखिएको हुँदा नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडीहरू विकास सिंह क्षेत्री, अन्जन के.सी. तथा नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन सागर थापा, खेलाडीहरू सन्दिप राई र रितेश थापालाई अनुसन्धान कारवाहीको लागि यसै प्रतिवेदन साथ दाखिला गरेका छौं । उक्त कार्यमा अन्य संलग्न व्यक्तिहरू भएमा निजहरूबाट खुलाई निजहरू समेत उपर राज्य विरुद्धको कसूर अपराधमा अनुसन्धान गरी पाउँ भन्ने समेत बेहोराको मिति २०७२/०६/२७ को प्रहरी प्रतिवेदन ।
२. **प्रतिवादी बिकाससिंह क्षेत्रीले गरेको बयान कागजः** म नेपालको राष्ट्रिय फुटबल टिममा सन २००७ अन्तिम देखि नियुक्त भई कहिले खेलमा सहभागी हुने, कहिले घाइते भएको कारण खेलमा सहभागी हुन नपाएको हुं । मैले खेलेको खेलहरूमा सागर थापा, रितेश थापा, अन्जन के.सी., सन्दिप राई समेत भई सहभागी भएको हुं । म सन् २००८ मा भएको मर्डेका कप (Mordeka Cup), सन् २०११ मा मलेसियामा तथा फिलिपिन्समा भएको भएको मैत्रीपूर्ण खेल र सन् २०१२ मा भारतमा भएको नेहरू कपमा सहभागी छु । उक्त खेलहरूमा म, सागर थापा, रितेश थापा, सन्दिप राई, बिराज

मर्हजन, भरत खवास, रबिन श्रेष्ठ, राजु तामाङ्ग, जुमानु राई, भोला सिलवाल, निराजन खडका, अनिल गुरुङ्ग र अन्य नाम याद नभएका २० जनाको संख्याको खेलाडीहरू जाने गरेका थियौं । म समेतका खेलाडीहरूले विदेशी राष्ट्रहरूमा हुने विभिन्न खेलहरूमा रकम लिई नेपालको स्वाभिमान बिक्रि गरेका छैनौं । विदेशी एजेन्टबाट क्लबमा खेलाउने भनि आश्वासन आएको थिएन । मैले व्यापार व्यवसाय केही गरेको छैन । खेल खेल्दा एन्फाले प्रति महिना रु.१०,०००।- दिन्थ्यो भन्ने समेत बेहोराको प्रतिवादी बिकास सिंह क्षेत्रीले अनुसन्धानको क्रममा अख्तियार प्राप्त अधिकारी समक्ष गरेको मिति २०७२/०७/१२ को बयान कागज ।

३. **प्रतिवादी सन्दिप राईले गरेको बयान कागज:** म नेपालको राष्ट्रिय फुटबल टिममा सन् २००७ देखि नियुक्त भई हालसम्म खेल खेल्दै आएको थिएँ । सन् २००७ मा ओमनमा ओमनसँग खेल्दा २/० मा हारेको, नेपालमै ओमनसँग खेल्दा २/० मा हारेको, भुटानसँग खेल्दा २/१ मा जितेको, पुनः भुटानसँग खेल्दा १/०ले जितेको हो । सन् २००८ मा कम्बोडियामा मकाउसँग खेल्दा ३/२ले जितेको, माल्दिभ्समा इन्डियासँग ४/० ले हारेको, माल्दिभ्ससँग ३/१ले हारेको, पाकिस्तानलाई ४/१ ले जितेको, मर्डेका कप (Mordeka Cup) मा मलेशियासँग ४/० ले हारेको हो । सन् २००९ को साफ गेममा माल्दिभ्ससँग १/१ ले हारेको, भारतसँग १/० ले हारेको र अफगानिस्थानसँग ३/० गोलमा विजयी भएको हो । सन् २०१०मा कोरियासँग १/० ले हारेको र श्रीलंककासँग ०/० ले हारेको हो । सन् २०११ मा फिलिपिन्ससँग ४/० ले हारेको, मलेशियामा २/० ले हारेको, कम्बोडियासँग १/०ले जितेको हो । सन् २०११ को साफ च्याम्पियनसिप (SAAF Championship) मा माल्दिभ्ससँग १/१ मा, सन् २०१२ मा भारतमा भएको नेहरू कप हारेको र सन् २०१४ मा इराकसँग ४/० ले हारेको हो । उक्त खेलहरूमा म, सागर थापा, रितेश थापा, बिकाससिंह क्षेत्री, अन्जन के.सी., बिराज मर्हजन, रबिन श्रेष्ठ, चुन बहादुर थापा, राजु तामाङ्ग, राजु तामाङ्ग, निराजन रायमाझी, जुमानु राई, भोला सिलवाल, युगल किशोर राई, निराजन खडका, अनिल गुरुङ्ग, सन्तोष साउखला र अन्य नाम याद नभएका २० जनाको संख्याको खेलाडीहरू जाने गरेका थियौं । म बिगत सन् २००७ देखि राष्ट्रिय फुटबल टिममा सहभागी भई उल्लेखित खेलहरूमा सहभागी भएको हुँ । अन्य कुरा मलाई थाहा छैन । मलाई खेल खेल्दा रकम दिएर आउ भनी कसैले अफर गरेका थिएनन् । मैले २०६७ सालमा १० महीनाको अन्दाजी १० लाख नेपाली रुपैयाँ लिई भारतको कलकत्ताको मोहबडन स्पोर्टिङ्ग क्लबमा व्यवसायिक खेल खेलेको थिएँ । म, अन्जन के.सी., रितेश थापा समेतले संचालन गरेको ललितपुर इम्सिखेल स्थित एफ. फोर. ग्यारेजको मेनेजमेन्टसम्म हेरेको थिएँ जुन हाल संचालनमा छैन । मैले एन्फाबाट कार र बाइक पाएको छु र मासिक तलब १५ हजार दिने गरेको छु । म समेतका खेलाडीहरूले विदेशी राष्ट्रहरूमा हुने विभिन्न खेलहरूमा रकम लिई नेपालको स्वाभिमान बिक्रि गरेका छैनौं भन्ने समेत बेहोराको प्रतिवादी सन्दिप राईले अनुसन्धानको क्रममा अख्तियार प्राप्त अधिकारी समक्ष गरेको मिति २०७२/०७/१२ को बयान कागज ।

४. **प्रतिवादी सागर थापाले गरेको बयान कागज:** म नेपालको राष्ट्रिय फुटबल टिममा २०६० सालदेखि नियुक्त भई खेल खेल्न थालेको हुँ । सन् २००५ मा साफ गेम कराँची, सन् २००५ मा च्यालेन्जकप बंगलादेशमा, सन् २००६ मा साफ गेम श्रीलंकामा, सन् २००७ मा वर्ल्ड कप क्वालिफाइङ्ग

ओमनमा, सन् २००७ मा च्यालेन्ज कप कम्बोडियामा, साफ गेम माल्दिभ्समा, ए. एफ. सि. च्यालेन्जकप हैदराबादमा खेलेको हुँ। खेलेको खेलहरू मध्ये सन् २००८ मा मर्डेका कपमा मलेसियासँग ४/० गोलमा हारेको, अफगानिस्तानसँग २/२ गोल बराबरमा, सेरालियोनसँग ३/१ गोलमा हारेको, सन् २००९ को साफ गेममा माल्दिभ्ससँग ४/० ले हारेको, भारतसँग ४/० गोलमा हारेको, पाकिस्तानसँग ४/० गोलमा विजयी भएको हो । सन् २०११ मा मलेसियासँग २/० गोलमा हारेको, फिलिपिन्ससँग ४/० गोलमा हारेको र सन् २०१२ मा क्यामरूनसँग ५/० गोलले हारेको हो। सन् २०१४ मा कोरियामा अन्डर एसिया च्याम्पियनसिप खेलमा सहभागी भएको हुँ । खेल खेल्दा सेन्टर डिफेन्सको भूमिका निर्वाह गर्थे । प्रायः हामीहरूले खेलेको खेलहरू मध्ये सन् २००८ देखि रितेश थापा, सन्दिप राई, अन्जन के.सी., बिकाससिंह क्षेत्री सहित अन्य खेलाडीहरू समेत सहभागी भएर खेल खेलेका हौं । सो खेलहरू मध्ये सन् २००८ देखिको खेलमा म (डिफेन्स), सन्दिप राई (डिफेन्स), रितेश थापा (गोलकिपर), बिकाससिंह क्षेत्री, बिराज मर्हजन, रबिन श्रेष्ठ, राजु तामाङ्ग, जुमानु राई, भोला सिलवाल, रन्जित श्रेष्ठ, निराजन खडका, अनिल गुरुङ्ग र अन्य नाम याद नभएका २० जनाको सख्याको खेलाडीहरू जाने गरेका थियौं । म २०६० साल देखि नेपालको राष्ट्रिय फुटबल टिममा सहभागी भई फुटबल खेलेको र सन् २००९ देखि क्याप्टेनको भूमिका निर्वाह गरी विभिन्न अन्तराष्ट्रिय स्तरमा भएका खेलहरूमा सहभागी भई खेल खेलेको हुँ । खेल चाहीं राम्रै खेलेको हो । अन्य कुरा थाहा भएन । विभिन्न विदेशी क्लबमा खेलाई दिन्छु भनि आश्वासन आउने गरेको थियो तर रकम मैले लिएन। म राष्ट्रिय फुटबल टिमको टिम क्याप्टेन भईसकेपछि मलाई नेपाल सरकारले एन्फा मार्फत हात्तीवनमा रहेको मेरो सिटि नामक अपार्टमेन्टमा बस्ने व्यवस्था गराइदिएकोमा अहिलेसम्म नपाएको र एन्फाले हरेक महिना रु.१५,०००।- दिने गरेको थियो भन्ने समेत बेहोराको प्रतिवादी सागर थापाले अनुसन्धानको क्रममा अख्तियार प्राप्त अधिकारी समक्ष गरेको मिति २०७२/०७/१२ को बयान कागज ।

५. प्रतिवादी रितेश थापाले गरेको बयान कागज: म सन २००३ देखि हाल सम्म राष्ट्रिय फुटबल टिममा सहभागी भई सन् २०१५ मा भारतको पुनेमा संचालन भएको फ्रेन्डसिप म्याच समेतमा सहभागी भएको हुं । मैले फुटबल खेलको गोलकिपरमा खेल खेल्दै आएको छु । मैले हाल सम्ममा सन् २००३ मा कोरियामा ओमन विरुद्ध पहिलो म्याच हुँदा ६/० गोलले हारेको, सोही बेला नै कोरियासँग १६/० गोलले हारेको, सन् २००६ मा बंगलादेशमा श्रीलंका विरुद्धमा खेल खेल्दा १/१ को बराबरीमा खेल टुंगीएको, सन् २००८ मा मलेसियामा भएको मर्डेका कपमा अफगानिस्तान विरुद्ध २/२ गोल बराबरी, मलेसियासँग ४/० गोलले हारेको, सन् २००९ मा कम्बोडियामा मकाउ विरुद्ध ३/० ले खेल जितेको, कम्बोडियासँग १/० ले खेल जितेको, ओमनसँग २/० ले हारेको, साफ च्याम्पियनसिप (SAAF Championship) मा माल्दिभ्समा भएको खेलमा इन्डियासँग ४/० ले हारेको, पाकिस्तानसँग खेल खेल्दा १/० ले जितेको हो। सन् २०१२ मा दिल्लीमा नेहरू कपमा माल्दिभ्ससँग २/१ ले हारेको, क्यामरूनसँग ५/० ले हारेको हो। उल्लिखित खेलहरूमा सन् २००८ देखिको खेलहरूमा गोलकिपरमा म, सागर थापा, सन्दिप राई, बिकाससिंह क्षेत्री, अन्जन के.सी., जुमानु राई, अनिल गुरुङ्ग, राजु तामाङ्ग, निराजन रायमाझी, राकेश श्रेष्ठ, अनन्त थापा, पर्वत पान्डे, चुन बहादुर थापा, भरत

खवास, रोहित चन्द, जगदिश श्रेष्ठ, सन्तोष साहुखल, निराजन खडका, सुमन सुबेदी, बिराज मर्हजन, रबिन श्रेष्ठ, विशाल श्रेष्ठ, बिकेश कुत्थु, सुजल श्रेष्ठ समेत भई खेलहरू खेलका हौं । एक पटक खेल खेल्न जाँदा कम्तिमा २० जना खेलाडी सहभागी भई जाने गरेका थियौं । सन् २००८ मा भएको मर्डेका कप (Mordeka Cup), सन् २००९ को साफ च्याम्पियनसिप (SAAF Championship) र सन् २०१२ मा भारतमा भएको नेहरू कप समेतमा मैले गोलकिपरको रूपमा खेल खेलेको हुँ । सन् २०११ मा मलेसियामा र फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल तथा सन् २०१४ मा कोरियामा भएको खेल मा सहभागी भई गएकोमा खेल मैदानमा सहभागी भईन । सो बेला सहायक कोचको रूपमा सामेल भएको हो । म्याच फिक्सिङको बारेमा थाहा भएन । म समेतले म्याच फिक्सिङ (Match Fixing) गरी खेलेको र रकम लिएको होइन । मलाई इन्डिया, कम्बोडिया, बंगलादेश र मलेसिया समेतको क्लबमा आवद्ध हुन कुरा आएको थियो तर रकमको बारेमा कुरा भएन । नेपाल प्रहरीको तर्फबाट असई पदको तलबभत्ता र एनफाबाट हात्तीवनमा अपार्टमेन्ट र मासिक रु.१५,०००।- भत्ता पाउँदै आएको छु भन्ने समेत बेहोराको प्रतिवादी रितेश थापाले अनुसन्धानको क्रममा अख्तियार प्राप्त अधिकारी समक्ष गरेको मिति २०७२/०७/१२ को बयान कागज ।

६. सिंगापुरका टिटानी एस.व.परियासामाई (Titani SO Periasamy) ले पठाएको रकम रु.२,२०,१७५।६८ मेरो सवारी चालक अनुमतिपत्र प्रयोग गरी बुझीलिएको सम्बन्धमा मेरो भन्नु केही छैन । सिकन्दर थापा मेरो आफ्नै भाई हुन् । शोभा के.सी. अन्जन के.सी.को आमा रहेको कुरा हाल थाहा पाएको हुँ । भाई सिकन्दर थापालाई उल्लेखित रकम लिन मैले पठाएको हुँ । रकम ल्याई मलाई भाईले दिएका हुन । रकम के कहाँबाट आएको सो कुरा भाईलाई थाहा थिएन । मलेसियन नागरिक केसवन पट्टान (Kesavan Pattan) ले विभिन्न मितिमा नबिन कार्की र डेजिब थापा समेतका व्यक्तिहरूलाई पठाएको भनिएको रकम निजहरूले मलाई दिएका छैनन् भन्ने समेत बेहोराको प्रतिवादी रितेश थापाले अनुसन्धानको क्रममा अख्तियार प्राप्त अधिकारी समक्ष गरेको मिति २०७२/०७/१७ को ततिम्बा बयान कागज ।

७. प्रतिवादी अन्जन के.सी.ले गरेको बयान कागज: म नेपालको राष्ट्रिय फुटबल टिममा सन् २००५ देखि नियुक्त भई सन् २००५ मा साफ गेम कराँची, च्यालेन्जकप बंगलादेशमा, सन् २००६ मा साफ गेम श्रीलंकामा, सन् २००७ मा वर्ल्डकप क्वालिफाइङ राउन्डको लागी ओमनमा, सन् २००७ मा च्यालेन्ज कप कम्बोडियामा, साफ गेम माल्दिभ्समा, ए. एफ. सि च्यालेन्ज कप हैदराबादमा, सन् २००८ मा मर्डेका कप, सन् २००९ मा साफ च्याम्पियनसिप खेलमा सहभागी भएको थिएँ । सो सहभागी खेलहरू मध्ये सन् २००८ मा मर्डेका कपमा मलेसियासँग ४/० गोलमा हारेको, अफगानिस्तानसँग २/२ गोल बराबरमा, सेरालियोनसँग ३/१ गोलमा हारेको, सन् २००९ को साफ गेममा माल्दिभ्ससँग १/१ गोलमा, भारतसँग १/० गोलमा हारेको र अफगानिस्तानसँग ३/० गोलमा विजयी भएको हो । उक्त मितिमा म डिफेन्स, सागर थापा डिफेन्स, रितेश थापा गोलकिपर, सन्दिप राई डिफेन्स, बिराज मर्हजन, रबिन श्रेष्ठ, चुन बहादुर थापा, राजु तामाङ्ग, बिकाससिंह क्षेत्री, निराजन रायमाझी, जुमानु राई, भोला सिलवाल, युगल किशोर राई, रन्जित श्रेष्ठ, निराजन खडका, अनिल गुरुङ्ग र अन्य नाम याद नभएका २० जनाको संख्याको खेलाडीहरू खेल्न जाने गरेका थियौं । मैले

ललितपुर ग्यालेक्सी पब्लिक स्कुलमा अध्ययन गरेको हु । बच्चा देखि नै फुटबल खेल खेल्न थालेको हुँ । फुटबल खेल खेल्दाको अवस्था मा सबै भन्दा पहिला एन्फा एकाडेमीमा छनौट भई गेम खेल्न थालेकोमा २०६० सालमा फ्रेन्स क्लब कुपण्डोलबाट राष्ट्रिय लिगको गेम खेल्न शुरु गरे । यसरी गेम खेल्दै जाँदा सन् २००५ मा राष्ट्रिय टिममा छनौट भई फुटबल खेलको लागि छिमेकी राष्ट्र तथा मित्र राष्ट्रहरुमा विभिन्न समयमा आयोजना गरिएका अन्तराष्ट्रिय फुटबल खेलहरुमा नेपालको तर्फबाट भाग लिई अन्तराष्ट्रिय फुटबल खेलमा सन् २००५ देखि सन् २०१० सम्मका खेलहरुमा सहभागी भई खेलहरु खेलेको हुँ । यसरी खेल खेल्न जाँदाका समयमा सन् २००८ मा मर्डेका कप मलेसियामा हुँदा म टिमको सदस्य थिएँ । सो बेला मलेसियामै विदेशी एजेन्टहरुले विभिन्न आश्वासन दिई राम्रो क्लबमा राखिदिन्छौँ भन्ने सम्मको कुरा आएको थियो । सो कपमा म्याच फिक्सिङ्ग भएको थाहा भएन । सन् २००९ मा साफ गेममा अफगानिस्तानसँग खेल्दा विदेशी एजेन्टहरुले विभिन्न आश्वासन देखाएका थिए । सो गेममा हामीले ३/० गोलको अन्तरले विजयी भएका थियौँ । मैले सन् २००५ देखि सन् २००९ सम्मको फुटबल गेममा सहभागी भई गेम खेलेको हुँ । सो गेमहरु खेल्ने क्रममा विभिन्न प्लेयर एजेन्टहरूसँग चिनजान भएको थियो । सो बेला खेलाडीहरुलाई विभिन्न विदेशी क्लबहरुमा ट्रायल गर्नको लागि मेरो नाममा वेस्टर्न युनियन मनि ट्रान्सफर मार्फत रकम पठाएको सम्म हो । कुनै रकम ब्यक्तिगत प्रयोजनको लागि पनि पठाएका थिए । म्याच फिक्सिङ्गको लागि लिएको होइन । निजहरु मध्ये केसवन पट्टान ले प्लेयर एजेन्ट बनाएको हुँदा खेल खेल्दाका अवस्थामा चिनजान भएको र खेलाडी भएको कारणले गर्दा नै विदेशी क्लबमा ट्रायल गर्नको लागि रकम दिएका हुन् भन्ने समेत बेहोराको प्रतिवादी अन्जन के.सी.ले अनुसन्धानको क्रममा अख्तियार प्राप्त अधिकारी समक्ष गरेको मिति २०७२/०७/१२ को बयान कागज ।

८. विदेशी नागरिकहरु आवादैयाप्पान पालानियाप्पान (Avadaiyappan Palniappan) ले सन् ०५/१३/२०१० मा पठाएको रु.१,७५,५५६।९५, जिवानान्थन सुपरामनि (Jivananthan Superamani) ले सन् ०५/०३/२०१२ मा पठाएको रु.८३,१६३।२३ र मनिमुथु अरुमुगम (Manimuthu Arumugam) ले सन् १०/०४/२०१३ मा पठाएको रु.३०,१११।१७ रकम मैले बुझी लिएको हुँ । निज विदेशी नागरिकहरूसँग चिनजान छैन । के कुन बापत पठाए थाहा भएन । मलेसियन नागरिक केसवन पट्टान (Kesavan Pattan) ले सन् १९/१०/२०११ मा पठाएको मलेसियन रिगेट १४,९४५ रकम मैले मेरो आमा शोभा के.सी.लाई साथमा लिई गई रकम लिएको हुँ । रकम लिँदा आमा शोभा के.सी.को नामको ६६५९५ नम्बरको नागरिकता प्रमाण पत्र पेश गरी रकम लिएका हो । रकम के कहाँबाट आएको सो बारे आमालाई जानकारी थिएन । रकम लिँदा आमा शोभा के.सी.को नामको ६६५९५ नम्बरको नागरिकता प्रमाण पत्र पेश गरी रकम लिएका हो । रकम के कहाँबाट आएको सो बारे आमालाई जानकारी थिएन । मलेसियन नागरिक केसवन पट्टान (Kesavan Pattan) ले विभिन्न मितिमा नबिन कार्की र डेजिब थापा समेतका व्यक्तिहरुलाई पठाएको भनिएको रकम मैले पाएको छैन भन्ने समेत बेहोराको प्रतिवादी अन्जन के.सी.ले अनुसन्धानको क्रममा अख्तियार प्राप्त अधिकारी समक्ष गरेको मिति २०७२/०७/१७ को ततिम्बा बयान कागज ।

९. **अखिल नेपाल फुटबल संघको पत्र:** ताहाँको च.नं.१३२० मिति २०७२/०७/०१ को पत्रमाग बमोजिम प्रशिक्षक तथा खेलाडीहरुलाई मिति २०७२/०६/२८ देखि लागु हुने गरी निजहरुलाई अनुसन्धानको अन्तिम किनारा नलागे सम्म फुटबलको कुनै पनि गतिविधिहरुमा संलग्न नगराइने गरी कारवाही गरिएको भन्ने बेहोराको अखिल नेपाल फुटबल संघको च.नं. १६७/०७२/०७३ मिति २०७२/०७/१३ को पत्र ।
१०. **पत्राचार एवं जवाफ:** "In the meantime we would like to request to send further details about the following issues: (a) Details of suspicious match (match fixing) that AFC has noticed. (b) Details of three foreigners individuals who had sent money to Nepali suspects players and official. (c) Any other suspicious and manipulation details that you observed during the Nepalese football matches." भन्ने समेत बेहोराको च.नं. ०७२/७३-१०११ मिति २५ अक्टोबर २०१५ को महानगरीय अपराध शाखा (Metropolitan Crime Division), काठमाडौंले एशियन फुटबल कन्फिडरेशन (Asian Football Confederation-AFC) लाई लेखेको पत्र र "The AFC Integrity Unit in collaboration with its key partners has consolidated information which strongly suggests that Nepali football players and officials have undertaken activities related to match-fixing." भन्ने समेत बेहोराको एशियन फुटबल कन्फिडरेशन (Asian Football Confederation-AFC) को २८ अक्टोबर २०१५ को पत्र जवाफ ।
११. **शोभा के.सी.को कागज:** अन्जन के.सी. मेरो छोरा हुन् । मेरो मलेशियन नागरिक केसवन पट्टान (Kesavan Pattan) संग चिनजान छैन । छोरा अन्जन के.सी.ले विदेशबाट साथीले मलेशियन रिगेट पठाएको छ लिन जाउँ भनि करिब ४ वर्ष अघि जावलाखेल स्थित वेस्टर्न यूनियन मनि ट्रान्सफर (Western Union Money Transfer) मा मलाई साथमा लिई गई मेरो नागरिकता प्रमाण पत्र पेश गरी छोराले रकम बुझि लिएका हुन् । उक्त रकम के कसरी को कसले के बापत पठाए छोरालाई थाहा छ । मलाई अन्य कुरा थाहा भएन भन्ने समेत बेहोराको अनुसन्धानको क्रममा बुझिएकी शोभा के.सी.को मिति २०७२/०७/१७ को कागज ।
१२. **मणि शाहको कागज:** हाल पक्राउमा परेका पुर्व खेलाडी तथा कोच अन्जन के.सी., विकाससिंह क्षेत्री र हालका खेलाडी सागर थापा, सन्दिप राई र रितेश थापा सहित अन्य खेलाडीहरु तथा सो समयमा खटिई जाने आधिकारिक पदाधिकारी समेतले विदेशी एजेन्टहरूसँग सम्पर्क गरी विदेशी भूमिमा नेपालको राष्ट्रिय झण्डा लिई सपथ खाई राष्ट्रिय गानको धज्जी उडाई राष्ट्रिय एकता तथा नेपाली जनताहरु प्रति घृणा, द्वेष फैलाई विदेशी एजेन्टबाट रकम लिई राष्ट्रिय स्वाभिमान र आत्मसम्मानमा चोट पुऱ्याएको हुँदा निज पक्राउमा परेका खेलाडीहरु उपर कानून बमोजिम कारवाही गरी निज खेलाडीहरूसँग संलग्न अन्य खेलाडी तथा आधिकारिक पदाधिकारीहरु उपर कानून बमोजिम कारवाही हुनुपर्छ । हाल पक्राउमा परेका खेलाडीहरुले उल्लेखित खेलहरुमा म्याच फिक्सिङ गरी खेल खेलेको कुरा नेपालको फुटबल खेलको हालको बरियताक्रमले स्पष्ट पार्ने हुँदा निजहरु उपर कारवाही गरीपाउँ भन्ने समेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका पुर्व राष्ट्रिय फुटबल टिम क्याप्टेन मणि शाहको मिति २०७२/०७/१७ को कागज ।

१३. **कृष्ण भक्त मानन्धरको कागज:** खेलाडीहरूले खेलमा राम्रो खेल प्रदर्शन नगर्नु खेलमा सधैँ बिजय हात पार्नुको सट्टा हार खानुमा एन्फाका आधिकारिक पदाधिकारीहरू, टिम लिडर, टिम व्यवस्थापक तथा एन्फाका उच्च पदाधिकारी समेतको संलग्नता हुनुपर्छ। कतिपय स्थानमा खेलाडीहरूले मात्र नभई एन्फामा उच्च पदाधिकारीको हात नरहे सम्म खेलाडीहरूले म्याच फिक्सिङ गर्ने अवस्था नआउने हुँदा निज पक्राउमा परेका खेलाडीहरू समेत भई खेलहरूमा के कसरी को को संलग्न रही के कसरी म्याच फिक्सिङ गरी खेलमा सहभागी भई विदेशीबाट रकम लिए सो तर्फ समेत निज पुर्व खेलाडी तथा हाल प्रशिक्षक अन्जन के.सी, बिकाससिंह क्षेत्री तथा हाल खेलाडी फुटबल टिमका क्याप्टेन सागर थापा, सन्दिप राई र रितेश थापा समेतबाट सो कार्य गर्न को को खेलाडी तथा एन्फाका उच्च पदाधिकारी संलग्न छन निजहरूबाटै खुलाई निज पक्राउमा परेका खेलाडीहरू समेतले विदेशी एजेन्टहरूसँग सम्पर्क गरी विदेशी भूमिमा नेपालको राष्ट्रिय झण्डा लिई सपथ खाई राष्ट्रिय गानको धज्जी उडाई राष्ट्रिय एकता तथा नेपाली जनताहरू प्रति घृणा, द्वेष फैलाई विदेशी एजेन्टबाट रकम लिई राष्ट्रिय स्वाभिमान र आत्मसम्मानमा चोट पुऱ्याएको हुँदा निज पक्राउमा परेका खेलाडीहरू उपर कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका पुर्व राष्ट्रिय फुटबल टिमका व्यवस्थापक कृष्ण भक्त मानन्धरको मिति २०७२/०७/१७ को कागज।

१४. **बिजय नारायण मानन्धरको कागज:** खेलाडीहरूले खेलमा राम्रो खेल प्रदर्शन नगर्नु खेलमा सधैँ बिजय हात पार्नुको सट्टा हार खानुमा एन्फाका आधिकारिक पदाधिकारीहरू, टिम लिडर, टिम व्यवस्थापक तथा एन्फाका उच्च पदाधिकारी समेतको संलग्नता हुनुपर्छ। कतिपय स्थानमा खेलाडीहरूले मात्र नभई एन्फामा उच्च पदाधिकारीको हात नरहे सम्म खेलाडीहरूले म्याच फिक्सिङ गर्ने अवस्था नआउने हुँदा पक्राउमा परेका खेलाडीहरू समेत भई खेलहरूमा के कसरी को को संलग्न रही के कसरी म्याच फिक्सिङ गरी खेलमा सहभागी भई विदेशीबाट रकम लिए सो तर्फ समेत निज पुर्व खेलाडी तथा हाल प्रशिक्षक अन्जन के.सी, बिकाससिंह क्षेत्री तथा हाल खेलाडी फुटबल टिमका क्याप्टेन सागर थापा, सन्दिप राई र रितेश थापा समेतबाट सो कार्य गर्न को को खेलाडी तथा एन्फाका उच्च पदाधिकारी संलग्न छन निजहरूबाटै खुलाई निज पक्राउमा परेका खेलाडीहरू समेतले विदेशी एजेन्टहरूसँग सम्पर्क गरी विदेशी भूमिमा नेपालको राष्ट्रिय झण्डा लिई सपथ खाई राष्ट्रिय गानको धज्जी उडाई राष्ट्रिय एकता तथा नेपाली जनताहरू प्रति घृणा, द्वेष फैलाई विदेशी एजेन्टबाट रकम लिई राष्ट्रिय स्वाभिमान र आत्मसम्मानमा चोट पुऱ्याएको हुँदा निज पक्राउमा परेका खेलाडीहरू उपर कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका एन्फाका उपाध्याक्ष बिजय नारायण मानन्धरको मिति २०७२/०७/१७ को कागज।

१५. **मुकेश शाहीको कागज:** नेपालको फुटबल टिमका खेलाडीहरूले विदेशमा गई खेल खेल्दा प्रायः खेलमा हार खाने र फुटबल खेलको नेपालको गिर्दो बरियताक्रमको नतिजाको आधारमा हाल पक्राउमा परी आएका खेलाडीहरूले विभिन्न खेलहरूमा म्याच फिक्सिङ गरी विदेशी कुख्यात एजेन्टहरूसँगको मिलोमतोमा रकम लिई नेपालको स्वाभिमानलाई विदेशी मुद्रासँग दाँजी खेलहरूमा हार खाएको कुरामा विश्वास लाग्छ । उक्त खेलाडीहरू सहभागी भई खेलबाट लज्जास्पद तरिकाले खेलहरूमा हार्दा समेत एन्फाबाट कुनै कारवाही नहुनुमा उल्लेखित खेलाडीहरूले एन्फाका उच्च पदाधिकारी समेतको

मिलोमतो संलग्नतामा खेलहरूमा म्याच फिक्सिङ्ग गरी खेल खेलेको हुनुपर्छ । यसरी म्याच फिक्सिङ्ग गरी खेल खेल्नुमा खेलाडीहरू, एन्फाका पदाधिकारी, व्यवस्थापन समेतको जिम्मेवारी रहन्छ किनकी सम्बन्धित निकायबाट सहि मार्ग निर्देशन नभई गलत मार्ग निर्देशनको आधारमा विदेशी एजेन्टहरूसँग मिलोमतो गरी खेलमा फिक्सिङ्ग गरी खेल खेलेको कुरा प्रष्ट हुन आएको र कतिपय स्थानमा खेलाडीहरूले मात्र नभई एन्फाका उच्च पदाधिकारीको हात नरहे सम्म खेलाडीहरूले म्याच फिक्सिङ्ग गर्ने अवस्था नआउने हुँदा निज पक्राउमा परेका खेलाडीहरू समेत भई खेलहरूमा के कसरी को को संलग्न रही के कसरी म्याच फिक्सिङ्ग गरी खेलमा सहभागी भई विदेशीबाट रकम लिए सो तर्फ समेत निज पुर्व खेलाडी तथा हाल प्रशिक्षक अन्जन के.सी, बिकाससिंह क्षेत्री तथा हाल खेलाडी फुटबल टिमका क्याप्टेन सागर थापा, सन्दिप राई र रितेश थापा समेतबाट सो कार्य गर्न को को खेलाडी तथा एन्फाका उच्च पदाधिकारी संलग्न छन निजहरूबाटै खुलाई निज पक्राउमा परेका खेलाडीहरू उपर कानून बमोजिम कारवाही गरी पाउँ भन्ने समेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी मुकेश शाहीको मिति २०७२/०७/१७ को कागज ।

१६. **उत्तम राज भण्डारीको कागज:** नेपालको फुटबल टिमका खेलाडीहरूले विदेशमा गई खेल खेल्दा प्रायः हार खाने र फुटबल खेलको नेपालको गिर्दो बरियताक्रमको नतिजाको आधारमा हाल पक्राउमा परी आएका खेलाडीहरूले विभिन्न खेलहरूमा म्याच फिक्सिङ्ग गरी विदेशी कुख्यात एजेन्टहरूसंगको मिलोमतोमा रकम लिई नेपालको स्वाभिमानलाई विदेशी मुद्रासँग दाँजी खेलहरूमा हार खाएको कुरामा विश्वास लाग्छ । उक्त खेलाडीहरू सहभागी भई खेलबाट लज्जास्पद तरिकाले खेलहरूमा हार्दा समेत एन्फाबाट कुनै कारवाही नहुनु, नेपालमा पनि शहिद स्मारक लिग प्रतियोगिताहरूमा पनि म्याच फिक्सिङ्गका कुराहरू संचार माध्यमहरूमा आउँदा पनि एन्फा मौन बसेको कारण उल्लेखित खेलाडीहरूले एन्फाका उच्च पदाधिकारी समेतको मिलोमतो संलग्नतामा खेलहरूमा म्याच फिक्सिङ्ग गरी खेल खेलेको हुनुपर्छ । यसरी म्याच फिक्सिङ्ग गरी खेल खेल्नुमा खेलाडीहरू, एन्फाका पदाधिकारी, व्यवस्थापन समेतको जिम्मेवारी रहन्छ किनकी सम्बन्धित निकायबाट सहि मार्ग निर्देशन नभई गलत मार्ग निर्देशनको आधारमा विदेशी एजेन्टहरूसँग मिलोमतो गरी खेलमा फिक्सिङ्ग गरी खेल खेलेको कुरा प्रष्ट हुन आएको र कतिपय स्थानमा खेलाडीहरूले मात्र नभई एन्फाका उच्च पदाधिकारीको हात नरहे सम्म खेलाडीहरूले म्याच फिक्सिङ्ग गर्ने अवस्था नआउने हुँदा पक्राउमा परेका खेलाडीहरू समेत भई खेलहरूमा के कसरी को को संलग्न रही के कसरी म्याच फिक्सिङ्ग गरी खेलमा सहभागी भई विदेशीबाट रकम लिए सो तर्फ समेत निज पुर्व खेलाडी तथा हाल प्रशिक्षक अन्जन के.सी, बिकाससिंह क्षेत्री तथा हाल खेलाडी फुटबल टिमका क्याप्टेन सागर थापा, सन्दिप राई र रितेश थापा समेतबाट सो कार्य गर्न को को खेलाडी तथा एन्फाका उच्च पदाधिकारी संलग्न छन निजहरूबाटै खुलाई निज पक्राउमा परेका खेलाडीहरू उपर कानून बमोजिम कारवाही गरीपाउँ भन्ने समेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका सरस्वती क्लब कोटेश्वरका उपाध्यक्ष उत्तम राज भण्डारीको मिति २०७२/०७/१७ को कागज ।

१७. **सिकन्दर थापाको कागज:** रितेश थापा मेरो आफ्नो दाई हुन् । मेरो दाई रितेश थापाले मलेसियाबाट पैसा आउदै छ भनि वेस्टर्न यूनियन मनि ट्रान्सफर (Western Union Money Transfer) को कन्ट्रोल

नम्बर दिएपछि मैले इटहरी स्थित वेस्टर्न यूनियन मनि ट्रान्सफर (Western Union Money Transfer) बाट उल्लेखित रकम आफ्नो नामको सवारी चालक अनुमति पत्र पेश गरी रकम बुझी लिई उक्त रकम दाई रितेश थापालाई दिएको हुँ । उक्त रकम के कसरी को कसले के बापत पठाए दाई रितेश थापालाई थाहा होला । मलाई दाईले विदेशी क्लबसंग सम्झौता गरी आएको पैसा हो भनि जानकारी सम्म गराएका थिए । अन्य कुरा थाहा भएन भन्ने समेत बेहोराको अनुसन्धानको क्रममा बुझिएका सिकन्दर थापाको मिति २०७२/०७/१८ को कागज ।

१८. **प्रहरी प्रतिवेदन:** प्रहरी प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अन्जन के.सी. समेत भएको राज्य विरुद्धको अपराध मुद्दाको अनुसन्धानको क्रममा नेपालको राष्ट्रिय फुटबल टिमको फिजियोथेरापिष्टमा कार्यरत डेजिब थापाले विदेशी कुख्यात एजेन्ट मलेशियन नागरिक केसवन पट्टान (Kesavan Pattan) ले मनि ट्रान्सफर कन्ट्रोल नम्बर ३९१७०३९३०४ बाट सन् १०/०६/२०१२ मा पठाएको रकम डेजिब थापाले सन् २१/०९/२०१२ मा रु.१,४०,३९७।२६ आफ्नो ०६-१६१४५९ को सवारी चालक अनुमतिपत्र प्रयोग गरी वेस्टर्न यूनियन मनि ट्रान्सफर (Western Union Money Transfer) मार्फत बुझेको देखिँदा निज डेजिब थापा समेत संलग्न रही म्याच फिक्सिङ (Match Fixing) गरी खेलमा सहभागि भएको मिसिल कागजातबाट देखिन आएको हुँदा निज उपर राज्य विरुद्धको अपराध अन्तर्गत कानून बमोजिम कारवाही गरिपाउँ भन्ने समेत बेहोराको मिति २०७२/०७/१८ को प्रहरी प्रतिवेदन ।

१९. **अभियोग मागदावी:** प्रस्तुत मुद्दाको अनुसन्धानको सिलसिलामा संकलन भई आएका प्रहरी प्रतिवेदन, प्रतिवादीहरूको तत्काल लिइएको अडियो/भिडियो रेकर्ड, वेस्टर्न यूनियन मनि ट्रान्सफर (Western Union Money Transfer) र साइबर मनि ट्रान्सफर (Cyber Money Transfer) बाट रकम प्राप्त गरेको विवरण, प्रतिवादीहरूको बयान, महानगरीय अपराध शाखा (Metropolitan Crime Division), काठमाडौंले एशियन फुटबल कन्फिडरेशन (Asian Football Confederation-AFC) लाई लेखेको पत्र र एशियन फुटबल कन्फिडरेशन (Asian Football Confederation-AFC) को पत्रजवाफ समेत, विल्सन राज पेरुमलले सेरालियोन विरुद्ध नेपालले खेल खेल्दा म्याच फिक्सिङ गरी खेल खेलेको भन्ने ब्यहोरा प्रकाशित भएको केलङ्ग किङ्स (Klong Kings) नामक पुस्तकको अंशभाग, बुझिएका पुर्व खेलाडी समेत रहेका मणी साह, मुकेश शाही, तथा राष्ट्रिय फुटबल टिमका तत्कालीन व्यवस्थापक कृष्ण भक्त मानन्धर, एन्फाका उपाध्यक्ष विजय नारायण मानन्धर एवं उत्तम राजभण्डारी समेतको घटना विवरण कागज लगायतका प्रमाणबाट विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरूले राज्य विरुद्धको कसूर/अपराध गरेको वारदात स्थापित हुन आयो ।

अनुसन्धानबाट देखिए अनुसार सन् २००९ को १३ डिसेम्बरमा बगलादेशको ढाकामा सम्पन्न भएको साफ च्याम्पियनसिप (२०६६/०८/२९ देखि २८ सम्म भएको) को समयमा पक्राउमा परेका प्रतिवादीहरू रितेश थापा, सागर थापा, सन्दिप राई, अन्जन के.सी. समेतका खेलाडीहरू सहभागी भएको देखिएको सो समयमा मलेशियन नागरिक केसवन पट्टान (Kesavan Pattan) ले सन् २००९/१२/१३ गतेका दिन अन्जन के.सी.को नाममा रु.३,६७,५९६।३४ र रितेश थापाको नाममा रु.२,२०,१७५।६८ पठाएको देखिएको अवस्था मा उल्लेखित खेलाडीहरूले म्याच फिक्सिङ

गरी खेलमा सहभागी भएको कुरालाई प्रष्ट पार्दछ । सन् २०११/१०/११ तदनुसार २०६८ असोज २४ गते फिलिपिन्समा फिलिपिन्स र नेपाल विच भएको मैत्रिपूर्ण खेलमा फिलिपिन्सले नेपाल उपर ४/० गोलले बिजय हात पारेको अवस्थामा प्रतिवादी बिकाससिंह क्षेत्री, रितेश थापा, सागर थापा, सन्दिप राई समेत खेलमा सहभागी भएको र सो समयमा मलेशियन नागरिक केसवन पट्टान (Kesavan Pattan) ले सन् २०११/१०/१९ मा बिनोद खड्काको नाममा रु.१,४०,३९७।२६, बबिता बिष्टको नाममा रु.१,७४,३९०।२३, उत्सव पौडेलको नाममा रु.१,७४,३९०।२३, प्रतिवादी अन्जन के.सी.को आमा शोभा के.सी.को नाममा रु. ३,७४,७३२।१४, सन् २०११/१०/१३ गते बिनोद खड्काको नाममा रु.७,४०,२४८।८५ र सन् २०११/१०/१४ मा नबिन कार्कीको नाममा रु.९,३०,०३५।८५ पठाएको देखिन आएको अवस्था मा निज प्रतिवादीहरुले उल्लेखित ब्यक्तिहरुको नाममा रकम लिन लगाई म्याच फिक्सिङ्ग गरी खेलमा सहभागी भएको देखिन्छ ।

त्यसैगरी सन् २०१२ मा भारतको दिल्लीमा अगस्ट २२ देखि सेप्टेम्बर २ सम्म संचालन भएको नेहरु गोल्ड कपमा प्रतिवादी रितेश थापा, सागर थापा, बिकाससिंह क्षेत्री, सन्दिप राई समेतका खेलाडीहरु सहभागी भएको देखिएको र सो समयमा मलेशियन नागरिक केसवन पट्टान (Kesavan Pattan) ले अन्जन के.सी.को नाममा सन् २०१२/०९/०३ मा रु.७०,३४४।८१ र सन् २०१२/०३/०५ मा रु.८३,१६३।२३, सन् २०१२/०९/२९ मा नबिन कार्कीको नाममा रु. १,०४,३७१।१९, डेजिब थापाको नाममा सन् २०१२/०६/१० मा रु.१,४०,३९७।२६ र सन् २०१२/०९/२० मा रु.१,०८,३६६।२५, सन् २०१२/०६/१० मा प्रतिवादी रितेश थापाको भाई सिकन्दर थापाको नाममा रु.१,०४,३७१।१९ र विदेशी जिवन्थन सुपरामनि (Jivanthan Superamani) ले सन् २०१२/०३/०५ मा अन्जन के.सी.को नाममा रु.८३,१६३।२३ समेतका रकमहरु पठाएको देखिँदा उल्लिखित प्रतिवादीहरुले आफनो तथा अन्य ब्यक्तिहरुको नाममा रकम राख्न लगाई म्याच फिक्सिङ्ग गरी खेलमा सहभागी भएको अवस्था लाई पुष्टि गर्छ । साथै सन् २०१४ मा कोरियामा भएको अण्डर ट्वेन्टी श्री एशियन च्याम्पियनसिप गेममा प्रतिवादी सागर थापा, सन्दिप राई समेतका खेलाडीहरु सहभागी भएको र सो समयमा मलेशियन नागरिक केसवन पट्टान (Kesavan Pattan) ले सन् २०१३/०८/२६ मा अन्जन के.सी.को नाममा रु.३०,३८५।५८, सन् २०१३/०२/२४ मा अन्जन के.सी. को नाममा रु.२७,८२३।०३, सन् २०१३/०९/०३ मा अन्जन के.सी.को नाममा रु.७०,३४४।८१, विदेशी मनिमुथु अरुमुङ्गम (Manimuthu Arumungam) ले सन् २०१३/०४/१० मा रु.३०,१११।१७ रकम अन्जन के.सी.को नाममा पठाएको देखिनुले उल्लिखित प्रतिवादीहरुले म्याच फिक्सिङ्ग गरी खेल खेलेको कुरालाई प्रष्ट गर्दछ ।

प्रतिवादी खेलाडीहरु मध्ये अन्जन के.सी. डिफेन्डर तथा प्रशिक्षक रहेको, खेलमा प्रतिवादी सागर थापा डिफेन्डर, बिकाससिंह क्षेत्री डिफेन्डर, सन्दिप राई मिड फिल्डर तथा रितेश थापा गोलकिपरको भूमिकामा खेलमा सहभागी रहेको अवस्था मा प्रतिवादी सागर थापा, बिकाससिंह क्षेत्री समेतले बिपक्षीलाई गोल हान्न दिनमा सहयोग पुरयाउने, सन्दिप राईले गोल नहान्ने, रितेश थापाले गोल खाने गरी मिलोमतोमा म्याच फयाक्सिङ्ग गरी खेल खेलेको प्रष्ट हुन आउँछ । प्रतिवादी डेजिब थापा सन् २००९ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिप र सन् २०१२ मा भारतमा भएको

नेहरू गोल्ड कप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिमको फिजियोथेरापिष्ट रहेको र रकम बुझेको देखिएको छ।

प्रतिवादीहरू नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडीहरू बिकाससिंह क्षेत्री र अन्जन के.सी.का साथै नेपाली राष्ट्रिय फुटबल टिमका क्याप्टेन सागर थापा, खेलाडीहरू सन्दिप राई र रितेश थापा एवं फिजियोथेरापिष्ट डेजिब थापाले छिमेकी राष्ट्र एवं मित्र राष्ट्रहरूमा आयोजना भएका अन्तर्राष्ट्रिय फुटबल तथा मैत्रीपूर्ण फुटबल खेलहरूमा नेपाली राष्ट्रिय फुटबल टिमबाट नेपाल राष्ट्रको प्रतिनिधित्व गरी खेल खेल्दा अवैध अन्तर्राष्ट्रिय कुख्यात एजेन्टहरू सिंगापुरका नागरिक विलसन राज (Willson Raj) र टिटानी परियासामाइ (Titani Periasamy) एवं मलेशियन नागरिक केसवन पट्टान (Kesavan Pattan) समेतसंग सम्पर्क र साँठगाँठ गरी म्याच फिक्सिङ (Match Fixing) गरी नेपाल राष्ट्रको तर्फबाट खेल हार्ने योजना बनाई खेल हारे बापतमा विभिन्न माध्यमबाट नेपालमा रकम पठाउने एजेन्टहरूसँग रकम लिनु खानु गरी फुटबल खेल खेली पटक पटक विदेशी भूमिमा नेपाल राष्ट्र र नेपालीको प्रतिष्ठाको रूपमा रहेको अन्तर्राष्ट्रिय तथा मैत्रीपूर्ण फुटबल खेल हारी नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय गान, राष्ट्रिय एकताको प्रतीकको रूपमा रहेको फुटबल खेल प्रेमी आम नेपाली जनताको स्वाभिमान र आत्म सम्मानमा चोट पुऱ्याई अन्तर्राष्ट्रिय फुटबल प्रति जनताहरूमा घृणा, द्वेष फैलाएको स्थापित हुन आएको हुँदा प्रतिवादीहरू सागर थापा, अन्जन के.सी., सन्दिप राई, बिकाससिंह क्षेत्री, रितेश थापा र डेजिब थापाले गरेको उक्त कसूर/अपराध राज्य विरुद्धको (अपराध र सजाय) ऐन, २०४६ को दफा ३ को उपदफा ३.१ अनुसार राष्ट्र विप्लवको कसूर/अपराध गरेको पुष्टि भएको देखिँदा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा ३.१ बमोजिम जन्मकैदको सजाय गरी पाउँ। फरार प्रतिवादी डेजिब थापाको हकमा सम्मानित अदालतबाटै कानून बमोजिम समाह्वान म्याद जारी गरिपाउन अनुरोध छ।

प्रस्तुत मुद्दामा अन्य खेलाडीहरूको म्याच फिक्सिङ (Match Fixing) गरी पाएको रकम बाँडफाँट गरी लिने कार्यमा संलग्नता रहे नरहेको अनुसन्धानबाट खुलि नआएको, विदेशी एजेन्टहरू विलसन राज (Willson Raj Perumal), टिटानी परियासामाइ (Titani Periasamy) एवं केसवन पट्टान (Kesavan Pattan) ले पठाएको रकम लिने बिनोद खडका, बबिता बिष्ट, उत्सव पौडेल, नबिन कार्की, शोभा के.सी.र सिकन्दर थापा समेतको हकमा प्रस्तुत मुद्दामा संलग्न रहेको भन्ने अवस्था हालको अनुसन्धानबाट नदेखिएको हुँदा निजहरूको हकमा पछि कहिँकतैबाट संलग्न रहेको भनी खुली आएका बखत कानून बमोजिम गरिने व्यहोरा समेत अनुरोध छ । नेपाली खेलाडीहरूलाई म्याच फिक्सिङ (Match Fixing) गराई खेलमा सहभागी गराउने कार्यमा संलग्न विदेशी एजेन्टहरू विलसन राज (Willson Raj Perumal), टिटानी परियासामाइ (Titani Periasamy) र केसवन पट्टान (Kesavan Pattan) समेतको हकमा निजहरू नेपाल सरहद भित्र फेला परी पक्राउ भई आएका बखत कानून बमोजिम गरिने व्यहोरा समेत अनुरोध छ भन्ने समेत बेहोराको अभियोग मागदावी।

२०. प्रतिवादी सागर थापाको अदालत समक्षको बयान: म सन् २००३ देखि राष्ट्रिय फुटबल टिममा रही खेलन थालेको हुँ। सन् २००९ देखि हालसम्म उक्त टिमको कप्तानको रूपमा जिम्मेवारी सम्हाल्दै आएको छु। सन् २००३ मा एशिएन क्वालिफाइङ राउण्ड दक्षिण कोरिया, यसैको सेकेण्ड राउण्ड ओमानमा, वर्ल्डकप क्वालिफाइङ राउण्ड जोर्डन, नेपाल र ओमानमा, साफ च्याम्पियनसिप पाकिस्तान,

भारत, बंगलादेश, माल्दिभ्स र नेपाल लगायतका देशमा विभिन्न मितिमा खेलेको छु। सन् २००३ मा भएको एशिएन क्वालिफाइङ राउण्डमा ओमानसँग ७/०, भियतनामसँग ५/०, दक्षिण कोरियासँग १६/० गोलले पराजित भएका हौं भने यसैको सेकेण्ड म्याचमा ओमानसँग ६/०, दक्षिण कोरियासँग ७/० र भियतनामसँग २/० गोलले पराजित भएको हौं। त्यस्तै साफ च्याम्पियनसिपमा भारतसँग २/१ र बंगलादेशसँग २/० ले पराजित भएका हौं भने सन् २००५ मा भुटानलाई ३/० ले पराजित गरेको हो। अहिले याद भएका खेलहरू यिनै हुन। विदेशमा खेल खेल्न जाँदा प्रशिक्षक, सहायक प्रशिक्षक र म्यानेजर पनि हाम्रो टिममा हामीसँगै हुनुहुन्थ्यो। हामी खेल्दादेखि कमजोर रहेको नेपाली फुटबल टिमलाई फिफाको बरियतामा १३४ औं स्थानमा ल्याई सार्क क्षेत्रमै पहिलो नम्बरमा ल्याएका हौं। हामीले म्याच फिक्सिङ (Match Fixing) गरेको होइनौं र रकम लिएको भनेर स्वीकार गरेका छैनौं। मैले विलसन राज (Willson Raj) नामका व्यक्तिलाई चिनेको पनि छैन र भेटेको पनि छैन। अडियो तथा भिडियो रेकर्ड गर्दा डरत्रास देखाई धम्काएर गराइएको हो। आफ्नो स्वेच्छाले भनेको होइन। मैले म्याच फिक्सिङ (Match Fixing) गर्ने, रकम लिने, विदेशी एजेन्टसँग साँठगाँठ गर्ने कुनै काम गरेको छैन। म निर्दोष हुँदा सफाइ पाउँ भन्ने समेत बेहोराको प्रतिवादी सागर थापाले यस अदालत समक्ष गरेको मिति २०७२/०७/२३ को बयान।

२१. प्रतिवादी सन्दिप राईको अदालत समक्षको बयान: म सन् २००७ देखि राष्ट्रिय फुटबल टिममा रही खेल सुरुवात गरेको हुँ। वर्ल्डकप क्वालिफाइङ राउण्ड ओमान अन्तर्गत २००७ र २००८ मा कम्बोडियामा च्यालेञ्ज कप खेलेको, २००८ मै माल्दिभ्समा साफ च्याम्पियनसिप, हैदरावादमा २००८ मा च्यालेञ्ज कपको फाइनल राउण्ड, २००९ मा बंगलादेशमा साफ च्याम्पियनसिप र २०१० मा च्यालेञ्ज कप, २०११ मा नयाँ दिल्लीमा साफ च्याम्पियनसिप लगायतका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेल खेलेको छु। राष्ट्रिय टिमको खेलाडीको हैसियतमा खेल खेल्दा देशलाई जिताउन शतप्रतिशत प्रयत्न गरेको थिएँ। वर्ल्डकप क्वालिफाइङ अन्तर्गतको ओमानसँगको दुवै म्याचमा ०/२ को अन्तरले खेल हारेको, कम्बोडियामा भएको खेलमा मकाओलाई ३/२ को अन्तरले खेल जितेको, कम्बोडियालाई १/० अन्तरले जितेको, २००८ मा माल्दिभ्समा भारतसँग ०/४ ले र माल्दिभ्ससँग १/३ ले हारेको, पाकिस्तानसँग ४/० ले जितेको र हैदरावादमा म्यानमारसँग ०/३ ले हारेको, उत्तर कोरियासँग १/० ले हारेको र श्रीलंकालाई ३/० ले जितेको हो। २००९ मा साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग १/१ ले बराबरी, भारतसँग १/० ले हारेको र अफगानिस्तानलाई ३/० ले जितेको हो। २०११ मा साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग १/१ ले बराबरी भएको, बंगलादेशसँग १/० ले जितेको, पाकिस्तानसँग १/१ ले बराबरी भएको र सेमिफाइनलमा अफगानिस्तानसँग ०/१ ले हारेको हो। मैले म्याच फिक्सिङ (Match Fixing) गरी कुनै रकम लिई खेल खेलेको छैन। आफूले सक्दो राम्रो खेल खेलेको छु। अनुसन्धानको क्रममा लिइएको अडियो तथा भिडियो रेकर्डको सि.डि.मा भएको बेहोरा मलाई देखाएको थिएन। केलङ किङ्स (Kelong Kings) नामक पुस्तकमा सन् २००८ मा नेपाल र सेरालियोन बिचको खेलमा म्याच फिक्सिङ (Match Fixing) गरी खेलेको भनेर लेखिएको सम्बन्धमा मलाई थाहा छैन। मैले विदेशी एजेन्टसँग मिली म्याच फिक्सिङ (Match Fixing) गर्ने काम गरेको छैन। राष्ट्रको गौरव र स्वाभिमानको लागि दिलोज्यान दिएको हुँदा र कुनै कसूर नगरेको हुँदा

अभियोगदावीबाट सफाइ पाउँ भन्ने समेत बेहोराको प्रतिवादी सन्दिप राईले यस अदालत समक्ष गरेको मिति २०७२/०७/२३ को बयान।

२२. प्रतिवादी बिकाससिंह क्षेत्रीको अदालत समक्षको बयान: म सन् २००७ को अन्तिमतिरबाट राष्ट्रिय फुटबल टिममा छनौट भई खेलन शुरु गरेको हुँ। सो समयदेखि मैले मलेशिया, फिलिपिन्स, माल्दिभ्सको साफ च्याम्पियनसिप, कम्बोडियामा ए.एफ.सि. च्यालेनज कप (A.F.C. Challenge Cup), वर्ल्डकप क्वालिफाइङ्ग जोर्डनमा, भारतमा नेहरु कप र साफ च्याम्पियनसिप, नेपालमा टिमोर, उत्तर कोरिया र भुटान बिरुद्धका खेलहरू खेलेको छु। अनुसन्धान अधिकृत समक्ष भएको मेरो बयान बेहोरा मैले भने बमोजिम लेखिएको हो। मलाई म्याच फिक्सिङ्ग (Match Fixing) को बारेमा धेरै जानकारी छैन तर २ वटा टिम मिलेर खेलनुलाई म्याच फिक्सिङ्ग (Match Fixing) भनिन्छ। मैले कोही कतैबाट केही रकम पाएको छैन र अरु साथीहरूले के कति रकम पाए सो बारेमा मलाई थाहा भएन। हालको नेपालको फिफा बरियताक्रम तल झर्नुको कारण नेपाल जहिले पनि आफू भन्दा फिफा बरियतामा राम्रो टिमहरूसँग खेलेर हो की जस्तो लाग्छ। म नेपालको खेलाडी भएर खेल्दा सधैं राष्ट्रिय झण्डा छातीमा राखेर खेलनुपर्दा मलाई गर्व लाग्दथ्यो। मैले आजसम्म नेपालको प्रतिनिधित्व गरी खेले जतिका खेलहरूमा मेरो मन, वचन र कर्मले राष्ट्रप्रति जिम्मेवार भई खेलेको हुनाले झुठ्ठा आरोप दावीबाट सफाइ पाउँ भन्ने समेत बेहोराको प्रतिवादी बिकाससिंह क्षेत्रीले यस अदालत समक्ष गरेको मिति २०७२/०७/२३ को बयान।

२३. प्रतिवादी अन्जन के.सी.को अदालत समक्षको बयान: म सन् २००५ देखि २००९ सम्म खेलाडीको रूपमा कार्यरत थिएँ। त्यसपछि स्थानीय श्रीस्टार क्लबमा प्रशिक्षकको रूपमा कार्यरत छु। सन् २००५ मा कराँचीमा भएको साफ च्याम्पियनसिपमा शुरु खेल भुटानसँग खेलेकोमा ३/० ले जितेको, बंगलादेशमा खेलेको ए.एफ.सि. च्यालेनज कप (A.F.C. Challenge Cup) मा भारतलाई जितेको, श्रीलंकासँग बराबरी भएको, ब्रुनाइसँग २/१ ले हारेको हो। २००६ मा श्रीलंकामा खेलेको साफ गेममा भारतलाई जिती तेस्रो स्थानमा रहेको हो। २००७ मा जोर्डनमा भएको वर्ल्डकप क्वालिफाइङ्गमा २/० ले ओमानसँग हारेको हो। सन् २००९ मा बंगलादेशमा भएको साफ गेममा अफगानिस्तानलाई ३/० ले जितेको, माल्दिभ्ससँग बराबरी (१/१) मा रहेको र भारतसँग १/० ले हारेको हो। सन् २००८ मा मरडेका कप फुटबलमा क्वालिफाई हुन नसकेको हो। मैले फुटबल खेल्ने समयमा विदेशी क्लबमा ट्रायल गर्नको लागि बोलाएको थियो। त्यसै क्रममा मलाई पैसा पठाएको हो। तर म चोट (Injury) को कारणले सन् २०१० देखि खेल खेल्न सकिन। जुन मानिसले मलाई पैसा पठाएको थियो त्यो मानिस के सेभेनसँग राम्रो मित्रता भएको कारणले कहिलेकाहीं मैले उसलाई पस्मिना, हस्तकलाका सामान (Handicraft) र ग्रीन टी आदि सामान पठाइदिन्थेँ र त्यसबापत उसले पैसा पठाइदिन्थ्यो। वेस्टर्न यूनियन मनि ट्रान्सफर (Western Union Money Transfer) र साइबर मनि ट्रान्सफर (Cyber Money Transfer) बाट आएको रकम त्यसरी नै आएको हो। सन् २००९ पछि मैले कुनै गेम खेलेको छैन, राष्ट्रिय टिममा आवद्ध पनि छैन र राष्ट्रिय टिमको प्रशिक्षकको हैसियतले कतै गएको पनि छैन। सन् २००८ मा मरडेका कप खेलमा अमेरिकी डलर ५,००० (पाँच हजार) लिई २/२ को बराबरीमा खेल हारेको भन्ने आरोप झुठ्ठा हो। प्रहरीले

सोधपुछको क्रममा मलाई सुतिरहेको बेलामा उठाई महेन्द्र पुलिस क्लबमा लागि रितेश थापाको भिडियो देखाएर मलाई पनि जबर्जस्ती बोल्न लगाई भिडियो लिएको हो। केलङ्ग किङ्स (Kelong Kings) नामक पुस्तकमा नेपाल र सेरालियोन बिचको खेलमा ३/१ को म्याच फिक्सिङ (Match Fixing) गरी खेलेको भनी लेखिएको पुस्तकको बारेमा मलाई केही थाहा छैन। मैले आफ्नो पढाइ, परिवार, करिअर त्यागेर सानैदेखि देशकै लागि केही योगदान गर्न फुटबलको क्षेत्रमा लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरी विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा जित समेत हासिल गरी राष्ट्रको गौरव बढाउने काम गरेकोमा राष्ट्रहित विपरितको आरोपले मेरो मन पनि छियाछिया पारेको छ। राष्ट्रका लागि खेल खेलेको र राष्ट्रघात नगरेको हुँदा झुठ्ठा आरोपबाट सफाई पाउँ भन्ने समेत बेहोराको प्रतिवादी अन्जन के.सी.ले यस अदालत समक्ष गरेको मिति २०७२/०७/२३ को बयान।

२४. प्रतिवादी रितेश थापाको अदालत समक्षको बयान: म वि.सं.२०६० अर्थात सन् २००३ मा श्रीस्टार क्लबबाट उत्कृष्ट गोलकीपरको पुरस्कार पाएपछि प्रहरी क्लबले बोलाएकोले खेलाडीको हैसियतमा प्रहरी सेवामा प्रवेश गरेको भएतापनि प्रहरीकै रुपमा देशको सेवा गरेको छु। खेलाडीको रुपमा प्रवेश गरे पश्चात हालसम्म १५/१६ वटा जति अन्तर्राष्ट्रिय खेल खेलेको छु। जसमा एशियन क्वालिफाइङ्ग अन्तर्गत ओमान र कोरिया सँग खेलेको हुँ। सो खेलमा ओमनसँग ६/० ले खेल हारेको हो। सन् २००५ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिप (SAAF Championship) मा भुटानलाई ३/० ले जितेको हो। सन् २००६ मा श्रीलंकामा भएको साफ गेम (SAAF Game) मा मेरो कप्तानीमा नेपालले कास्य पदक प्राप्त गरेको थियो। सन् २००८ मा मलेशियामा भएको मर्डेका कपमा अफगानिस्तानसँग २/२ को बराबरी र मलेशियासँग ०/४ गोल अन्तरले खेल हारेको थियो। सन् २००७ मा कम्बोडियामा भएको ए.एफ.सि. च्यालेन्ज कप (A.F.C. Challenge Cup) मा मकाओलाई ३/२ र कम्बोडियालाई १/० ले हराएको, माल्दिभ्समा भएको साफ च्याम्पियनसिप (SAAF Championship) मा भारतसँग हारेको, पाकिस्तानलाई ४/० ले जितेको हो। सन् २०१२ मा भारतमा भएको नेहरू कपमा माल्दिभ्ससँग २/१ ले हारेको र क्यामरूनसँग ५/० ले खेल हारेको हो। त्यसपछि वैकल्पिक खेलाडीको रुपमा मात्र टिममा छु। राष्ट्रिय खेल खेलेको छैन। म समेतले विभिन्न देशमा भएका अन्तर्राष्ट्रिय स्तरका फुटबल खेलमा म्याच फिक्सिङ्ग (Match Fixing) गरी टिमलाई हराई रकम खाने गरेको भन्ने आरोप सरासर झुठ्ठा हो। म एउटा राष्ट्रसेवक प्रहरी कर्मचारी समेत भएकोले नेपाली जनता, नेपाली फुटबल समर्थक र नेपालको राष्ट्रिय स्वाभिमान र गौरव बढाउने उद्देश्यले प्रत्येक खेलमा आफ्नो शतप्रतिसत् प्रयत्न लगाएको छु। कुनै धन आर्जन गर्नको लागि राष्ट्रद्रोही काम गरेको छैन। मलाई वेस्टर्न यूनियन मनि ट्रान्सफर (Western Union Money Transfer) बाट आएको पैसा म्याच फिक्सिङ्ग (Match Fixing) को लागि आएको होइन। उक्त पैसा कम्बोडियामा भएको ए.एफ.सि. च्यालेन्ज कप (A.F.C. Challenge Cup) खेल्ने क्रममा कम्बोडिया विरुद्ध उत्कृष्ट खेलेर १/० ले जिते पश्चात त्यहाँको स्थानीय क्लबबाट कम्बोडियाको फुटबल लिग खेल्नको लागि अफर गरेकोले सो बापत विदेशी एजेन्ट मार्फत मलाई पठाइदिएको हो। जुन खबर नेपाली सञ्चार माध्यममा पनि प्रकाशित भएको थियो। म र मेरो भाईले बुझेको भन्ने सिंगापुरका नागरिक Titani So Periasamy ले पठाएको रकम अन्तर्राष्ट्रिय क्लबहरूमा खेल्नको लागि आएको अफर बमोजिम टिकट र एडभान्सको

रुपमा आएको रकम हो। सन् २००८ मा मरडेका कप खेलमा अमेरिकी डलर ५,००० (पाँच हजार) लिई २/२ को बराबरीमा खेलेर म्याच फिक्सिङ (Match Fixing) भन्ने आरोप झुट्टा हो। अनुसन्धानको क्रममा बयान गर्दा म्याच फिक्सिङ (Match Fixing) गरेको भनी स्वीकारेको छैन। जर्बर्जस्ती मानसिक तनाव दिई भन्न लगाएको हो। मैले कुनै कसूर नगरेकोले झुट्टा आरोप दावीबाट सफाई पाउँ भन्ने समेत बेहोराको प्रतिवादी रितेश थापाले यस अदालत समक्ष गरेको मिति २०७२/०७/२३ को बयान।

२५. **आदेशको:** विशेष अदालत ऐन, २०५९ को दफा ७ (घ) बमोजिम प्रतिवादीहरू अन्जन के.सी., रितेश थापा, सन्दिप राई र विकास सिंह क्षेत्रीबाट जनही रु.५,००,०००।- (पाँच लाख रुपैयाँ) र प्रतिवादी सागर थापाबाट रु.१,५०,०००।- (एक लाख पचास हजार रुपैयाँ) धरौटी माग गरिएको छ। सो धरौटी नगर्दै वा सो खाम्ने जेथा जमानत वा बैंक ग्यारेण्टी दिए लिई तारेखमा राख्नु र सो दिन नसके कानून बमोजिम सिधा खान पाउने गरी मुलुकी ऐन अ.बं.१२१ नं. बमोजिम थुनुवा पूर्जि दिई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने समेत बेहोराको यस अदालतको मिति २०७२/०७/२४ को आदेश।
२६. **प्रतिवादीहरूले धरौटी दाखिल गरी तारेखमा रही मुद्दाको पुर्पक्ष गरेको:** यस अदालतको आदेश बमोजिम प्रतिवादीहरू अन्जन के.सी., रितेश थापा, सन्दिप राई र विकास सिंह क्षेत्रीबाट जनही रु.५,००,०००।- (पाँच लाख रुपैयाँ) र प्रतिवादी सागर थापाबाट रु.१,५०,०००।- (एक लाख पचास हजार रुपैयाँ) का दरले माग भएको धरौटी निज प्रतवादीहरूले क्रमशः यस अदालतको र.नं.३२७६, ३२७७, ३२७९, ३२८० र ३२७८ मिति २०७/०७/२४ का धरौटी रसिदबाट दाखिल गरी अदालतले तोकको तारेखमा रुजु हाँजीर हुनेछु नभई तारेख गुजारेमा धरौटी रकम जफत भएमा मञ्जुरी छ भनी मुलुकी ऐन, अ.बं. १२४ क नं. बमोजिम कागज गरी तारेखमा रही मुद्दाको पुर्पक्ष गरी आएको।
२७. **प्रतिवादी डेजिब थापाले शुरु म्याद गुजारी बसेको:** अभियोगपत्र माग बमोजिम प्रतिवादी डेजिब थापाका नाममा यस अदालतबाट जारी भएको समाहान म्याद मिति २०७२/१०/११ मा निज प्रतिवादीको घरदैलोमा टाँस भई रीतपूर्वक तामेल भएकोमा निज प्रतिवादीले सो शुरु म्यादै गुजारी प्रतिवाद नगरी बसेको।
२८. **आदेशको बेहोरा:-** वादी पक्षका साक्षीहरू विशेष सरकारी वकील कार्यालय मार्फत र प्रतिवादीका साक्षीहरू प्रतिवादीहरू मार्फत उपस्थित गराई उपस्थित भएपछि बकपत्रको लागि पेश गर्नु भन्ने यस अदालतको मिति २०७२/१२/१२ को आदेश।
२९. **वादी नेपाल सरकारका साक्षीहरूको बकपत्र:** मिति २०७२/०६/२७ मा म समेतले चढाएको प्रहरी प्रतिवेदनको बेहोरा ठीक साँचो हो। सो प्रतिवेदनमा भएको सहीछाप मेरो हो भन्ने समेत बेहोराको एकै मत मिलानको दिपेश कौशिक, रञ्जित लामा, सुदीपराज पाठक, बालकृष्ण सञ्जेल र केशव बहादुर गुरुङ्ग का बकपत्रहरू तथा अनुसन्धानको क्रममा मिति २०७२/०६/१७ मा भएको मेरो बयान कागजमा भएको बेहोरा गलत छन् भने सहीछाप भने मेरो आफ्नै हो भन्ने समेत बेहोराको शोभा के.सी.को बकपत्र ।

३०. प्रतिवादीहरूका साक्षीहरूको बकपत्र:- प्रतिवादीले पैसाको लागि म्याच फिक्सिङ गरे भन्ने कुरामा विश्वास लाग्दैन। यो कुरा आरोप मात्र हो भन्ने समेत बेहोराको करीब एकै मत मिलानको प्रतिवादी रितेश थापाको साक्षी सुजन कार्की, प्रतिवादी सन्दिप राईको साक्षी उत्तमराज थापा, प्रतिवादी विकास सिंह क्षेत्रीको साक्षी किरण खड्का, प्रतिवादी सागर थापाको साक्षी सुरज फुयाँल क्षेत्री र प्रतिवादी अन्जन के.सी.को साक्षी उमेश नकर्मिले गरेका बकपत्रहरू।

३१. मिसल संलग्न दसी प्रमाण: अभियोगपत्रको सबूद प्रमाण खण्डको दसी प्रमाण खण्डमा उल्लिखित सि.डि. थान-३ समेत मिसल साथै रहेका।

यस अदालतको ठहर

३२. नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसल अध्ययन गरियो। मुद्दा सुनुवाइका सिलसिलामा वादी नेपाल सरकारको तर्फबाट उपस्थित विशेष सरकारी वकील कार्यालय, काठमाडौंकी विदुषी उपन्यायाधिवक्ता श्री निर्मला शर्मा सुवेदीले प्रतिवादीहरूले विभिन्न अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपालको तर्फबाट भाग लिएको भन्ने कुरामा विवाद छैन। प्रतिवादीहरू मध्ये रितेश थापा र अन्जन के.सी. को नाममा वेस्टर्न यूनियन मनि ट्रान्सफर (Western Union Money Transfer) एवं साइबर मनि ट्रान्सफर (Cyber Money Transfer) मार्फत विदेशबाट रकम आएको र निजहरूले सो रकम बुझेको भन्ने कुरा पनि स्थापित छ। उक्त रकम अन्य मुलुकमा क्लबमा खेल्न जानको लागि प्राप्त भएको भनी निज प्रतिवादीहरूले जिकिर लिएका भएपनि सोको भरपर्दो प्रमाण पेश गर्न सकेको अवस्था छैन। प्रतिवादीहरूले नेपाली जनताको स्वाभिमान र आत्मसम्मानमा चोट पुग्ने गरी म्याच फिक्सिङ (Match-Fixing) गरी अवैध अन्तर्राष्ट्रिय एजेन्सीसँग सम्पर्क राखी आरोप दावी बमोजिमको कसूर गरेको हुँदा निज प्रतिवादीहरूलाई आरोप दावी बमोजिम सजाय हुनु पर्दछ भनी बहस गर्नुभयो।

३३. त्यसैगरी, प्रतिवादी सागर थापाको तर्फबाट रहनु भएकी विदुषी अधिवक्ता श्री पवित्रा राउत; प्रतिवादी सन्दिप राईका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान अधिवक्ताद्वय श्री बुद्धिबहादुर कटुवाल र श्री सेमन्त दाहाल; प्रतिवादी विकास सिंह क्षेत्रीका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री प्रेमबहादुर खड्का र विद्वान अधिवक्ता श्री सन्तोष भण्डारी; प्रतिवादी रितेश थापाका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान अधिवक्ता श्री शार्दुल थापा; प्रतिवादी अन्जन के.सी. का तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री गोविन्द शर्मा “वन्दी” ले आ-आफ्नो पक्षको प्रतिरक्षा गर्दै मुलतः निम्न विषयमा केन्द्रित रहेर बहस प्रस्तुत गर्नुभयो :- प्रतिवादीहरूले विभिन्न मुलुकमा भएका फुटबल खेलमा म्याच फिक्सिङ (Match-Fixing) गरेर रकम आर्जन गरेको भन्ने आधार र कारण देखाएर राज्य विरुद्धको (अपराध र सजाय) ऐन, २०४६ को दफा ३ अन्तर्गत राष्ट्र विप्लवको कसूर गरेको भन्ने अभियोग लगाइएको छ र दफा ३.१ बमोजिम सजाय हुन माग दावी लिइएको छ। जुन कुरा सरासर गलत छ। उक्त दफा ३.१ बमोजिम सजाय हुनका लागि नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले अव्यवस्था उत्पन्न गरेको हुनु पर्दछ तर प्रतिवादीहरूबाट सो किसिमको कुनै कार्य भएको छैन। आरोप दावी प्रथम दृष्टिमा नै खारेजभागी छ।

सन् २००८ पछिका विभिन्न अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ (Match-Fixing) गरेको भन्ने आरोप छ। कतिपय मुलुकमा खेलमा स्वास्थ्यको कारणले खेलन नसक्ने भई खेलमा भाग नै लिन नपाएका खेलाडीलाई पनि सो खेलमा भाग लिएको भनेर आरोप-दावी लिइएको छ । यसबाट आरोप दावी तथ्यमा आधारित नभएको भन्ने कुरा स्पष्ट भएको छ । कुनै खेलमा हार जीत स्वभाविक परिणाम हो । खेल हारेको भन्दैमा म्याच फिक्सिङ (Match-Fixing) भएको भन्न पनि मिल्दैन । खेलाडीहरूको पूर्व प्रदर्शन र मिलोमतो भयो भनिएको खेलमा के-कस्तो अन्तर थियो भन्ने कुरातर्फ कुनै विवेचना नै नगरी हचुवाको भरमा आरोप लगाइएको छ ।

प्रचलित नेपाल कानूनमा म्याच फिक्सिङ (Match-Fixing) लाई कसूर कायम गरेर सजायको व्यवस्था नगरिएको अवस्थामा म्याच फिक्सिङ (Match-Fixing) लाई जबरजस्ती आकर्षित हुनै नसक्ने ऐन लगाएर कसूर कायम गर्न खोजिएको छ । नेपालको संविधानको धारा २० को उपधारा (४) को प्रतिकूल हुने गरी स्पष्ट कानूनको अभावमा अभियोग लगाइएको छ । त्यस्तो अभियोगको आधारमा कसैलाई कसूरदार कायम गर्न मिल्दैन ।

अन्य मुलुकमा म्याच फिक्सिङ (Match-Fixing) लाई कसूर कायम गरेर कानून बनाएपछि मात्र अभियोग लगाउने गरेको पाइन्छ । म्याच फिक्सिङ (Match-Fixing) गरी रकम आर्जन गरेको विषयलाई केही मुलुकमा ठगी अन्तर्गत त केही मुलुकमा भ्रष्टाचार अन्तर्गत राखेर सजायको व्यवस्था गरेको देखिन्छ भने केही मुलुकमा खेलकुद सम्बन्धी ऐनमा नै सो व्यवस्था राखिएको छ । उक्त मुलुकहरूमध्ये कुनै पनि मुलुकमा म्याच फिक्सिङ (Match-Fixing) लाई राष्ट्र विप्लवको जस्तो संगीन कसूर मानिएको छैन । राष्ट्र विप्लवको कसूर लगाएर प्रतिवादीहरूलाई अनाहकमा दुःख दिने मात्र काम भएको हुँदा सबै प्रतिवादीहरूलाई आरोप दावीबाट सफाइ दिनुपर्छ भनी बहस गर्नुभयो ।

३४. यसमा छिमेकी मित्रराष्ट्र एवम् विभिन्न मुलुकमा विभिन्न समयमा आयोजना गरिएका अन्तर्राष्ट्रिय फुटबल खेलहरूमा नेपालले भाग लिई अन्तर्राष्ट्रिय फुटबल खेल खेलनका लागि आबद्ध रहेको नेपाली राष्ट्रिय टिमका खेलाडीहरूले अवैध अन्तर्राष्ट्रिय एजेन्टहरूसँग सम्पर्क गरी विदेशी भूमिमा नेपालको राष्ट्रिय झण्डा लिई शपथ खाई राष्ट्रिय गानको धज्जी उडाई, राष्ट्रिय एकता र नेपाली जनताको स्वाभिमान र आत्मसम्मानमा चोट पुऱ्याउने उद्देश्यले म्याच फिक्सिङ (Match-Fixing) गरी अन्तर्राष्ट्रिय फुटबल खेल हार्ने योजना बनाई मोटो रकम लिई खेल हार्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडीहरू विकास सिंह क्षेत्री, अन्जन के.सी. तथा नेपाली फुटबल टिमका क्याप्टेन सागर थापा, सोही टिमका खेलाडीहरू सन्दिप राई र रितेश थापा उपर अनुसन्धान गरी कारवाही गरिपाउँ भन्ने प्रहरी प्रतिवेदनबाट अनुसन्धान तहकिकात भई प्रतिवादीहरू सागर थापा, अन्जन के.सी., सन्दिप राई, विकास सिंह क्षेत्री, रितेश थापा र डेजिब थापाले राज्य विरुद्धको (अपराध र सजाय) ऐन, २०४६ को दफा ३ को उपदफा ३.१ अनुसार राष्ट्र विप्लवको कसूर गरेको पुष्टि भएको भन्दै निजहरू उपर सोही दफा ३.१ बमोजिम जन्मकैदको सजाय हुन माग लिएर आरोप-पत्र दायर भएको देखियो ।

३५. उपर्युक्त बमोजिमको तथ्य, बहस जिकिर एवम् आरोप दावी भएको प्रस्तुत मुद्दामा मुलभूत रूपमा निम्न प्रश्नको निरूपण गर्नुपर्ने देखिन्छ :-

(क) म्याच फिक्सिङ (Match-Fixing) भयो भनिएको समयमा नेपालमा फुटबल खेलमा हुने म्याच फिक्सिङ (Match-Fixing) लाई कसूर कायम गर्ने कानून थियो वा थिएन ?

(ख) म्याच फिक्सिङ (Match-Fixing) लाई सम्बोधन हुने स्पष्ट कानूनको अभावमा म्याच फिक्सिङ (Match-Fixing) को विषय राज्य विरुद्धको (अपराध र सजाय) ऐन, २०४६ बमोजिम राष्ट्र विप्लवको कसूर बन्न सक्छ वा सक्तैन ?

(ग) समग्रमा आरोप दावी पुग्न सक्छ वा सक्तैन ?

३६. पहिलो प्रश्नको सम्बन्धमा विचार गर्दा, सन् २००८ देखि २०१४ सम्म विभिन्न मुलुकमा सम्पन्न भएका विभिन्न प्रकारका अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ (Match-Fixing) भयो भन्ने आरोप दावी छ । सन् २००८ देखि २०१४ सम्मको अवधि भनेको विक्रम सम्बत् करिब २०६५ देखि २०७१ सम्मको अवधि हुन आउँछ । सो अवधिमा नेपालमा फुटबल खेलमा हुने म्याच फिक्सिङ (Match-Fixing) लाई कसूर कायम गर्ने कुनै कानून प्रचलनमा रहेको पाइएन । म्याच फिक्सिङ (Match-Fixing) को कार्यलाई कसूर कायम गरेर त्यसरी म्याच फिक्सिङ (Match-Fixing) गर्ने खेलाडी, प्रशिक्षक वा सोसँग सम्बन्धित अन्य व्यक्तिलाई सजायको व्यवस्था गर्ने कानूनको अभावमा म्याच फिक्सिङ (Match-Fixing) के हो र मुलभूत रूपमा के प्रयोजनका लागि फुटबल खेलमा म्याच फिक्सिङ (Match-Fixing) गरिन्छ भन्ने कुराको परिभाषा कानूनमा रहने कुरै भएन ।

३७. अन्तर्राष्ट्रिय स्तरमा म्याच फिक्सिङ (Match-Fixing) लाई कसरी सम्बोधन गरिएको रहेछ भन्ने विषयमा विचार गर्दा International Olympic Committee र United Nations Office on Drugs and Crimes को संयुक्त तत्वावधानमा गरिएको अनुसन्धानलाई आधार बनाएर तयार पारिएको Criminalization approaches to combat Match-Fixing and Illegal / Irregular Betting: A Global Prospective नामक प्रतिवेदनमा म्याच फिक्सिङ (Match-Fixing) लाई यस प्रकार परिभाषा गरेको पाइन्छ :-

" Match-Fixing" shall mean the arrangement on an irregular alteration of the course or the result of a sporting competition or any of its particular events (e.g. Matches, races etc) in order to remove all or part of the uncertainty normally associated with a competition.

त्यसैगरी, म्याच फिक्सिङ (Match-Fixing) सँग सम्बन्धित रहेको अर्को शब्द Irregular betting लाई यस प्रकार परिभाषा गरेको पाइन्छ :- "Irregular betting" shall mean all types of betting based on Match fixing.

३८. यसरी स्वच्छ प्रतिस्पर्धा भएर खेलिने खेलको नतिजा अनिश्चित हुनेमा म्याच फिक्सिङ (Match-Fixing) भएको खण्डमा चाहे अनुसारको खेलको नतिजा निकाल्नका लागि विभिन्न अनियमित किसिमका व्यवस्था गर्ने, खेल कुन टिमले जित्छ भन्ने बाजी राखी बाजी जिताउन वा हराउन सहयोग पुऱ्याउने र अन्ततः गैरकानूनी किसिमबाट रकम आर्जनको चाँजोपाँजो मिलाइने रहेछ । यी सबै गैरकानूनी कार्य रोक्नका लागि तदनुसारको कानून निर्माण गर्नु पर्नेमा नेपालमा त्यस्तो कार्य रोक्ने कुनै कानून सो अवस्थामा प्रचलनमा रहेको पाइएन । लामो प्रयासपछि २०७४।६।३० मा प्रमाणीकरण भएर २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ हुने मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा पहिलो पटक

म्याच फिक्सिङ (Match-Fixing) लाई कसूर कायम गरेर सजायको समेत व्यवस्था गरिएको तथ्यले पनि यसभन्दा अगाडि यस किसिमको कानूनी व्यवस्था नरहेको भन्ने कुरालाई थप पुष्टि भएको छ ।

३९. अब दोस्रो प्रश्नका सम्बन्धमा विचार गर्दा, सबै प्रतिवादीहरू उपर राज्य विरुद्धको (अपराध र सजाय) ऐन, २०४६ को दफा ३ अर्थात राष्ट्र विप्लव अन्तर्गत दफा ३.१ को कसूर गरेको अभियोग लगाएर सोही दफा बमोजिम सजायको माग दावी लिएको देखिन्छ । उक्त ऐनको दफा ३.१ मा “कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्म कैद हुन्छ” भन्ने व्यवस्था भएको पाइन्छ । प्रतिवादीहरू उपर म्याच फिक्सिङ (Match-Fixing) गरी अन्तर्राष्ट्रिय फुटबल खेल हार्ने योजना बनाई मोटो रकम लिई खेल हार्ने गरेको भन्ने आरोप लगाइएको छ । सो आरोपलाई प्रतिवादीहरूले इन्कार गरी बयान गरेका छन् । प्रतिवादीहरूले आरोप दावी बमोजिमको कार्य गरेकै भए पनि निजहरूको उक्त कार्यबाट नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले अव्यवस्था उत्पन्न गरेको वा सो गर्ने उद्योग गरेको अवस्था देखिएन । प्रतिवादीहरूले म्याच फिक्सिङ (Match-Fixing) गरी आरोप-पत्रमा दावी लिइएको जस्तो मोटो रकम प्राप्त गरेकै भए पनि उक्त रकम आफूलाई गैरकानूनी फाइदा पुऱ्याउने नियतबाट प्राप्त गरेको हुनु पर्दछ । अभियोजन पक्षले पनि त्यस किसिमको दावी लिएको पाइदैन । जन्मकैद अर्थात २० वर्ष कैदको सजाय हुने राष्ट्र विप्लवको कसूर अन्तर्गत म्याच फिक्सिङ (Match-Fixing) को कसूर पर्न सक्ने देखिएन ।
४०. मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ५१ मा राष्ट्रहित प्रतिकूल काम गर्न नहुने दफा शीर्षक अन्तर्गत सोही दफा ५१ को उपदफा (३) मा “नेपालको प्रतिनिधित्व गरी नेपाली वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीहरूको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वभाविक परिणामलाई प्रतिकूल हुने गरी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउनु हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हित विरुद्धको कसूर भएको मानिने छ” भन्ने व्यवस्था भएको पाइन्छ भने सोही दफाको उपदफा (४) को खण्ड ख मा उक्त कसूर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको पाइन्छ । २०७५ साल भदौ १ गते उपरान्त ३ वर्षसम्म (१ दिन पनि हुनसक्छ) कैदको सजाय हुने व्यवस्था गरिएको कसूर सो ऐन प्रारम्भ हुनुभन्दा अगाडि जन्मकैद अर्थात् बीस वर्ष (१ दिन पनि घटि हुन सक्तैन) कैदको सजाय अन्तर्गत पर्ने कसूर थियो भन्ने कुराको अनुमान गर्नसम्म सकिने अवस्था देखिएन ।
४१. खेलमा हुने म्याच फिक्सिङ (Match-Fixing) लाई नियन्त्रण गर्ने प्रयोजनको लागि कानून बनाएर Match-Fixing लाई कसूर घोषणा गरी सजायको व्यवस्था गरेका मुलुकमध्ये जापानमा The Sport Promotion Lottery Law, 1998; गणतन्त्र कोरियामा National Sports Promotion Act (NSPA), 2007; रुसी महासंघमा Criminal Code, 1996; दक्षिण अफ्रिकामा Prevention and Combating of Corruption Activities Act, 2004; संयुक्त राज्य अमेरिकामा The United States Code (USC), 2007; संयुक्त अधिराज्यमा British Gambling Act, 2005; र जर्मनीमा German Criminal Code मा Match-Fixing र Illegal Betting लाई कसूरकायम गरेर सजायको व्यवस्था गरेको पाइन्छ । यसरी केही

मुलुकमा खेलकुदसँग सम्बन्धित ऐनमा म्याच फिक्सिङ (Match-Fixing) लाई कसूर कायम गरेको पाइन्छ भने अन्य कतिपय मुलुकमा फौजदारी कानूनमा भ्रष्टाचार एवं ठगी अन्तर्गत राखेर सजायको व्यवस्था गरेको पाइन्छ। ती मुलुकहरुमा फरक-फरक सजायको व्यवस्था गरिएको भए पनि बढीमा ५ वर्षसम्म कैदको सजाय र जरिवानाको प्रावधान समेत राखेर कानून निर्माण भएको देखिन्छ। यसरी सबै दृष्टिकोणबाट विचार गर्दा म्याच फिक्सिङ (Match-Fixing) को कसूर जन्मकैदको सजाय हुने राष्ट्र विप्लवको कसूर अन्तर्गत पर्ने देखिएन।

४२. अन्तिम प्रश्न अर्थात् समग्रमा आरोप दावी पुग्न सक्छ वा सक्तैन भन्ने प्रश्नका सम्बन्धमा विचार गर्दा, माथिका प्रकरणमा विवेचना गरिएजस्तो म्याच फिक्सिङ (Match-Fixing) भयो भनिएको समयमा म्याच फिक्सिङ (Match-Fixing) लाई कसूर कायम गरेको ऐन प्रचलनमा नै नभएको, नेपालको संविधानको धारा २० को उपधारा (४) मा तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरे बापत कुनै व्यक्ति सजायभागी हुने छैन भन्ने व्यवस्था भए अनुसार प्रतिवादीहरु उपरको आरोप दावी पुग्न सक्ने देखिएन। त्यसैगरी, राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३.१ को कसूर अर्थात् राष्ट्र विप्लवको कसूर अन्तर्गत पनि प्रतिवादीहरुले गरे भनिएको कार्य पर्न सक्ने अवस्था नदेखिएको हुँदा आरोप दावी पुग्न सक्ने देखिएन।

४३. तसर्थ, माथि विवेचित आधार र कारणबाट प्रतिवादीहरुले राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ अन्तर्गत राष्ट्र विप्लवको कसूर गरेको नदेखिएको हुँदा सोही दफा ३.१ बमोजिम गरिपाउँ भन्ने आरोप दावी पुग्न सक्तैन। प्रतिवादीहरु अन्जन के.सी., रितेश थापा, सागर थापा, सन्दिप राई, विकास सिंह क्षेत्री र डेजिब थापाले आरोप दावीबाट सफाई पाउने ठहर्छ। अरुमा तपसील बमोजिम गर्नुहोला।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादीहरु अन्जन के.सी., रितेश थापा, सागर थापा, सन्दिप राई, विकाससिंह क्षेत्री, र डेजिब थापाले आरोप दावीबाट सफाई पाउने ठहरेकोले शुरु म्यादै गुजारी बस्ने डेजिब थापा बाहेक यस अदालतको आदेशानुसार अन्य प्रतिवादीहरुबाट माग भए बमोजिमको नगदै धरौटी रकम दाखिल गरी निज प्रतिवादीहरु तारेखमा रही मुद्दाको पुर्पक्ष गरेको देखिँदा यो फैसला अन्तिम भएपछि निज प्रतिवादीहरु सो धरौटी रकम फिर्ता पाऊँ भनी निवेदन दिन आएमा कानूनबमोजिम निम्नानुसारको रकम निज प्रतिवादीहरुलाई लेखा शाखा मार्फत फिर्ता दिनुहोला..... १

क्र.सं.	प्रतिवादीको नाम, थर	धरौटी रकम	धरौटी रसिद नं. र मिति	कैफियत
१	अन्जन के.सी.	रु.५,००,०००।- (पाँच लाख रुपैयाँ)	३२७६-२०७२/०७/२४	
२	रितेश थापा	रु.५,००,०००।- (पाँच लाख रुपैयाँ)	३२७७-२०७२/०७/२४	
३	सागर थापा	रु.१,५०,०००।-	३२७८-२०७२/०७/२४	

		(एक लाख पचास हजार रुपैयाँ)	
४	सन्दिप राई	रु.५०,०००।- (पचास हजार रुपैयाँ)	३२७९-२०७२/०७/२४
५	बिकाससिंह क्षेत्री	रु.५,००,०००।- (पाँच लाख रुपैयाँ)	३२८०-२०७२/०७/२४

यो फैसलामा चित्त नबुझे ३५ (पैंतीस) दिन भित्र श्री सर्वोच्च अदालत, काठमाडौंमा पुनरावेदन गर्नुहोला भनी विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम वादी नेपाल सरकारको हकमा विशेष सरकारी वकील कार्यालय, काठमाडौंलाई यो फैसलाको प्रतिलिपि समेत संलग्न राखी पुनरावेदनको म्याद सहितको जानकारी दिनुहोला.....२

सरोकारवालाले यो फैसलाको नक्कल माग गरी निवेदन दिएमा कानूनबमोजिमको रीत पुन्याई लाग्ने दस्तूर लिई नक्कल दिनु होला ३

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी यो फैसला अपलोड गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाई दिनु होला.....४

सदस्य

सदस्य

अध्यक्ष

इजलास अधिकृत:- श्री टीकाराम आचार्य

फैसला कम्प्युटर टाइप गर्ने:- टा.ना.सु. श्री कल्पना बर्तौला

ईति सम्बत् २०७५ साल ज्येष्ठ महिना २४ गते रोज ०५ शुभम्.....